

संगौलाजीको लेख

लेखक प्रकाश पौडयाल

खगेन्द्र संगौला द्वारा लिखिएको "दलित, मिडिया भुसुने राजा" लेख पडेपछी केहि सुभाव लेख्न मन लाग्यो । उहाको लेखमा भाषा साहित्य राम्रो भएपनि अनूसन्धानको भने कमी देखीन्छ । साहित्य बाहेक अन्य समसामयीक विषय, विकाश, विज्ञान, अर्थ संबन्धी लेखहरुमा लेखकले लेखन पूर्व अनूसन्धान गर्नु पर्दछ, यस्ता लेखमा लेखकको आफ्नो विचार र अनूसन्धानको प्रतिफल दुवै भक्तीनु पर्दछ, जस्ते गर्दा जनमानसमा सहि सूचना प्रवाह हुन सकोस् । विद्वान हरुको भनाई अनुसार लेखकले एक हरफ लेख्न त्यस विषय सम्बन्धी एक शय हरफ अध्यन गर्नु पर्दछ । त्यस्तै एउटा पुस्तक लेख्न, संबन्धीत एक शय पुस्तको अध्ययन हुनु पर्दछ ।

तर वंहा भाषा र शब्द प्रभाहमा मात्र ध्यान दिनु हुन्छ । उदाहरणको लागी यस लेखको अमेरिकी सहयोग प्रति व्यक्त धारणा देखेर ज्यादै दुख्ख लाग्यो । वंहाको अमेरिकी सहयोग व्यापारीक स्वार्थमा मात्र सिमीत हुने आशय गलत हो । नेपालीको भावनामा यस प्रकारको लेखले अमेरिकी सरकार र जनता प्रति नराम्रो प्रभाव पर्दछ । विश्वको अन्य देशको तुलनामा

अमेरीकी सरकार र जनताले गर्ने सहयोग तुलना समेत गर्न गाहो पर्दछ । गत एक आर्थिक वर्ष २००५ ०६ मा मात्रै अमेरीकी जनताले तेह अरब असी करोड डलर, करीव आठ खरब ४५० अरब नेपालीरूपैया बराबर को सहयोग गरे । जसमध्ये, सबैभन्दा बडी सहयोग गर्ने विल गेट पर्दछन् । त्यस वर्ष उनले एक खरबरूपैया बिभीन्न देशमा चन्दा दिए, जसमध्ये आधा रकम उनको व्यक्तीगत खाताको थियो भने बाँकी उनकै पारीवारीक कोश मार्फत भएको थियो । त्यसैगरी हेनरी फर्डका तर्फबाट तीन अरबरूपैया, साम वाल्टन बाट व्यक्तीगतरूपमा नौं अरबरूपैया र संथागतरूपमा आठ अरबरूपैया चंदा स्वरूप बिभिन्न देशमा गएका थिए । नेताहरु तर्फ न्यू योर्कका मेयर माईकल ब्लूमबर्गले मात्रै आठ अरबरूपैया बराबरको चंदा दिएका थिए । टेलिभिजनकी कार्यक्रम संचालीका ओपरा विनर्फिले अर्फाकी राष्ट्रमा गरीबी कम गर्ने उद्येश्यले व्यक्तीगतरूपमा तीन अरब पच्चीस करोडरूपैया चदां दिएकी थिईन् ।

विश्वका अन्य धनी देशहरूले हामी नेपालीहरुलाई आर्थिक सहयोग गर्दछन् । तर

अमेरीकाले जस्तो सिधै ग्रीन कार्डनै दिने,
 लुकिछीपी काम गर्नेलाई नदेखेभै गर्ने, अत्याधीक
 मात्रामा विद्यार्थी भीजा दिने भने कसैले गरेका
 छैनन् । हामी नेपालीलाई अमेरीका, बेलायत,
 क्यानडाले जस्तो मान र प्रतीस्थाका साथ काम
 गर्ने अवसर अन्य कुनै देशले दिने गरेका छैनन् ।
 अतः यस्ता देशले गर्ने पवित्र सहयोगमा संका
 व्यक्त गर्नु दरीद्रता हो । नेपालको वार्षिक
 बजेटको हजारौ गुणा सहयोग गर्नेले यस्तो सानो
 देशवाट आत्मसन्तुस्ती बाहेक अरु केहि
 व्यबसायीक आशा राखेका हुन्छन् जस्तो लाग्दैन ।
 कार्टर व्यापारी होलान तर उनको एनजीओ
 व्यापारी संथा होइन । महाभारतमा धर्मराजले
 युधिस्तीरलाई सफलता केमा सफल छ, भन्ने
 प्रॱनमा युधिस्तीरको उत्तर थियो “दान” ।
 दुख्खले कमाएको पैसा अरुलाई दान चन्दा दिनु
 भनेको एउटा मानवीय कार्य हो जस्मा संका गर्नु
 राम्रो काम होईन । संगौलाजी, जिवनमा कहील्लै
 कसैलाई एकरुपैया दान दिनु भएको छ ?